

# Jos

## Chapter 17

Nepali Interlinear

Reference: Nepali ERV

אָבִי	מִנְשֵׁה	בְּכוֹר	לְמָכִיר	יֹסֵף	בְּכוֹר	הוּא	כִּי	מִנְשֵׁה	לְמַטָּה	הַגּוֹרֵל	וַיְהִי	1
पिता	मनश्शेको	जेठा	माकीरलाई	यूसुफको	जेठा	उ	किनकि	मनश्शेको	कुललाई	चिट्ठा	अनि-भयो	
<a href="#">H0001</a>	<a href="#">H4519</a>	<a href="#">H1060</a>	<a href="#">H4353</a>	<a href="#">H3130</a>	<a href="#">H1060</a>	<a href="#">H1931</a>		<a href="#">H4519</a>	<a href="#">H4294</a>	<a href="#">H1486</a>	<a href="#">H1961</a>	
	וַהֲבִשָׁן:	הַגִּלְעָד	לּוֹ	וַיְהִי	מִלְחָמָה	אִישׁ	הָיָה	הוּא	כִּי	הַגִּלְעָד		
	अनि-बाशान	गिलाद	उसलाई	अनि-भयो	युद्धको	मानिस	थियो	उ	किनकि	गिलादको		
	<a href="#">H1316</a>	<a href="#">H1568</a>		<a href="#">H1961</a>	<a href="#">H4421</a>	<a href="#">H0376</a>	<a href="#">H1961</a>	<a href="#">H1931</a>		<a href="#">H1568</a>		

तब मनश्शेका कुल समूहलाई भूमि दिइयो। मनश्शे यूसुफका जेठा छोरा थिए। मनश्शेका जेठा छोरा माकीर थिए, जो गिलादका पिता थिए। माकीर एकजना महान सैनिक थिए, यसर्थ गिलाद अनि बाशानका क्षेत्रहरू माकीरका वंशलाई दिए।

אָבִיעֶזֶר	לְבָנִי	לְמִשְׁפַּחְתָּם	הַגּוֹתְרִים	מִנְשֵׁה	לְבָנִי	וַיְהִי	2	
अबीएजेरका	छोराहरूलाई	तिनीहरूका-कुलहरूअनुसार	बाँकी-रहेकाहरूलाई	मनश्शेका	छोराहरूलाई	अनि-भयो		
<a href="#">H0044</a>		<a href="#">H4940</a>	<a href="#">H3498</a>	<a href="#">H4519</a>		<a href="#">H1961</a>		
הֶפֶר	וְלְבָנֵי	שֶׁכֶם	וְלְבָנֵי	אֲשֵׁרְיָאֵל	וְלְבָנֵי	חֶלֶק	וְלְבָנֵי	
हेफेरका	अनि-छोराहरूलाई	शेखेमका	अनि-छोराहरूलाई	असीएलका	अनि-छोराहरूलाई	हेलेकका	अनि-छोराहरूलाई	
		<a href="#">H7928</a>		<a href="#">H0844</a>		<a href="#">H2507</a>		
לְמִשְׁפַּחְתָּם:	הַיְכָרִים	יֹסֵף	בֶּן	מִנְשֵׁה	בְּנֵי	אֵלֶּה	שְׁמִידָע	וְלְבָנֵי
तिनीहरूका-कुलहरूअनुसार	पुरुषहरू	यूसुफको	छोरा	मनश्शेका	छोराहरू	यी-नै	शेमीदाका	अनि-छोराहरूलाई
<a href="#">H4940</a>	<a href="#">H2145</a>	<a href="#">H3130</a>		<a href="#">H4519</a>		<a href="#">H0428</a>	<a href="#">H8061</a>	

मनश्शेका कुल समूहका अन्य वंशहरूलाई पनि भूमि दिए। ती कुलहरू अबीएजेर, हेलेक, असीएल, शेकेल, हेपेर अनि शमीदा थिए। यी सबै मानिसहरू यूसुफका छोरा मनश्शेक अन्य छोराहरू थिए। यी मानिसका कुलहरूले भूमिका आफ्ना अंश प्राप्त गरे।

הָיָה	לֹא	מִנְשֵׁה	בֶּן	מָכִיר	בֶּן	גִּלְעָד	בֶּן	הֶפֶר	בֶּן	וְלִצְלָפְחָד	3
थिए	थिएनन्	मनश्शेको	छोरा	माकीरको	छोरा	गिलादको	छोरा	हेफेरको	छोरा	अनि-सल्पाहादलाई	
<a href="#">H1961</a>	<a href="#">H3808</a>	<a href="#">H4519</a>		<a href="#">H4353</a>		<a href="#">H1568</a>				<a href="#">H6765</a>	
הַגְּלָה	וְנֹעָה	מַחֲלָה	בְּנֵי	שְׁמֹרָת	וְאֵלֶּה	בְּנֹת	אֵם	כִּי	בָּנִים	לּוֹ	
होग्ला	अनि-नोआ	महला	उनका-छोरीहरूका	नामहरू	अनि-यी	छोरीहरू	मात्र	बाहेक	छोराहरू	उसका	
<a href="#">H2295</a>	<a href="#">H5270</a>	<a href="#">H4244</a>	<a href="#">H1323</a>	<a href="#">H8034</a>	<a href="#">H0428</a>	<a href="#">H1323</a>					
									וְתִרְצָה:	מִלְכָּה	
									अनि-तिर्सा	मिल्का	
									<a href="#">H8656</a>	<a href="#">H4435</a>	

सलोफाद हेफेरका छोरा थिए। हेपेर गिलादका छोरा थिए। गिलाद माकीरका छोरा थिए अनि माकीर मनश्शेक छोरा थिए। सलोफादका कुनै छोराहरू थिएनन् तर तिनका पाँच जना छोरी थिए। तिनीहरूको नाउँ महला, नोआ, होग्ला, मिल्का अनि तिर्सा थियो।

לְאֵמֶר	הַנְּשִׂאִים	וְלִפְנֵי	נֹון	בֶּן	יְהוֹשֻׁעַ	וְלִפְנֵי	הַכַּהֵן	אֶלְעָזָר	לִפְנֵי	וַתִּקְרָא בְּנָה	4
भनेर	अगुवाहरूको	अनि-अगाडि	नूनको	छोरा	यहोशू	अनि-अगाडि	पूजाहारी	एलाजार	अगाडि	अनि-आईन्	
<a href="#">H0559</a>		<a href="#">H6440</a>	<a href="#">H5126</a>		<a href="#">H3091</a>	<a href="#">H6440</a>	<a href="#">H3548</a>	<a href="#">H0499</a>	<a href="#">H6440</a>	<a href="#">H7126</a>	
וַיְהִי	אֲחִינוּ	בְּתוֹךְ	נַחֲלָה	לְנוֹ	לְחַת	מִשֵּׁה	אֵת	צִנְהָ	וַיְהִי		
अनि-दिनुभयो	हाम्रा-भाइहरूको	बीचमा	उत्तराधिकार	हामीलाई	दिन	मोशालाई	—	आज्ञा-दिनुभयो	परमप्रभुले		
<a href="#">H5414</a>	<a href="#">H0251</a>	<a href="#">H8432</a>	<a href="#">H5159</a>		<a href="#">H5414</a>	<a href="#">H4872</a>	<a href="#">H0853</a>	<a href="#">H6680</a>	<a href="#">H3068</a>		
	אֲבִיהֶן:	אֲחֵי	בְּתוֹךְ	נַחֲלָה	וַיְהִי	פִּי	אֵל	לְחָם			
	तिनीहरूका-बुबाको	भाइहरू	बीचमा	उत्तराधिकार	परमप्रभुको	आज्ञा	कहाँ	तिनीहरूलाई			
	<a href="#">H0001</a>	<a href="#">H0251</a>	<a href="#">H8432</a>	<a href="#">H5159</a>	<a href="#">H3068</a>	<a href="#">H6310</a>	<a href="#">H0413</a>				

ती छोरीहरू एलीजार पूजाहारी, नूनका छोरा यहोशू अनि सबै अगुवाहरूकहाँ गए। ती छोरीहरूले भने, “परमप्रभुले मोशालाई भन्नुभयो कि उहाँले हामीलाई त्यसरी नै भूमि दिउन् जसरी हाम्रा पुरुष नातेदारहरूलाई दिइन्छ।” यसर्थ तिनले परमप्रभुको आज्ञा पालन गरे अनि छोरीहरूलाई केही भूमि दिए। यसरी यी छोरीहरूले आफ्ना काकाहरूले जस्तै आफ्नो भूमि पाए।

5	ויפלו	חבלי	מנשה	עשרה	לבר	מארץ	הגלעד	והבשן	אשר	מעבר	לירדן:
	अनि-पर्यो	भागहरू	मनश्शेका	दश	बाहेक	भूमिबाट	गिलादको	अनि-बाशानको	जुन	पारि	यर्दनको
	<a href="#">H5307</a>		<a href="#">H4519</a>	<a href="#">H6235</a>	<a href="#">H0905</a>	<a href="#">H0776</a>	<a href="#">H1568</a>	<a href="#">H1316</a>		<a href="#">H5676</a>	<a href="#">H3383</a>

यसरी मनश्शेका कुल समूहका यर्दन नदीको पश्चिमतर्फ दशवटा क्षेत्रहरू अनि यर्दन नदीको अर्को तर्फका गिलाद अनि बाशानका भूमिका दुइ अधिक क्षेत्रहरू भए।

6	כי	בנות	מנשה	נחל	נחלה	בתוך	בני	וארץ	הגלעד	היתה
	किनकि	छोरीहरू	मनश्शेका	पाईन्	उत्तराधिकार	बीचमा	उनका-छोराहरूको	अनि-भूमि	गिलादको	भयो
		<a href="#">H1323</a>	<a href="#">H4519</a>	<a href="#">H5157</a>	<a href="#">H5159</a>	<a href="#">H8432</a>		<a href="#">H0776</a>	<a href="#">H1568</a>	<a href="#">H1961</a>

לבני	מנשה	הנותרים:
छोराहरूलाई	मनश्शेका	बाँकी-रहेकाहरूको
	<a href="#">H4519</a>	<a href="#">H3498</a>

यसरी नै मनश्शेका कुल समूहका यी स्त्रीहरूले पनि पुरुषहरूले जस्तै भूमि प्राप्त गरे। गिलादको भूमि बाँकी रहेका मनश्शेका सन्तानहरूलाई दिइयो।

7	ויהי	גבול	מנשה	מאשר	המקמת	אשר	על	פני	שכם	והגל	הגבול
	अनि-भयो	सिमाना	मनश्शेको	आशेरबाट	मिक्मतात	जुन	को-सामुन्ने	अगाडि	शेखेम	अनि-गयो	सिमाना
	<a href="#">H1961</a>	<a href="#">H1366</a>	<a href="#">H4519</a>	<a href="#">H0836</a>	<a href="#">H4366</a>			<a href="#">H6440</a>	<a href="#">H7927</a>	<a href="#">H1980</a>	<a href="#">H1366</a>

אל	הימין	אל	ישבי	תפוח: עין
कहाँ	दायाँतिर	कहाँ	बासिन्दाहरू	एन-तप्पूहको
	<a href="#">H3225</a>	<a href="#">H0413</a>	<a href="#">H3427</a>	<a href="#">H5887</a>

मनश्शेका भूमिहरू आशेर अनि मिक्मतात माझको क्षेत्रमा थिए। यो शकेमको नजिकै छ। यसको सीमाना दक्षिण तर्फ एन्तप्पूहको क्षेत्रतिर गएको थियो।

8	למנשה	היתה	ארץ	תפוח	ותפוח	אל	גבול	מנשה	לבני	אפרים:
	मनश्शेलाई	भयो	भूमि	तप्पूहको	तर-तप्पूह	कहाँ	सिमाना	मनश्शेको	छोराहरूलाई	एफ्राइमको
	<a href="#">H4519</a>	<a href="#">H1961</a>	<a href="#">H0776</a>			<a href="#">H0413</a>	<a href="#">H1366</a>	<a href="#">H4519</a>	<a href="#">H0669</a>	

तप्पूह विरपरिका भूमि मनश्शेका थियो, तर तप्पूह शहर तिनको थिएन। तप्पूह शहर मनश्शेको भूमिको सीमानामा थियो अनि यो एफ्रैमका मानिसहरूको थियो।

9	וירד	הגבול	נחל	קנה	גובה	לנחל	ערים	האלה	לאפרים	בתוך	ערי
	अनि-ओल्यो	सिमाना	खोला	कानाको	दक्षिणतिर	खोलाको	सहरहरू	यी	एफ्राइमलाई	बीचमा	सहरहरू
	<a href="#">H3381</a>	<a href="#">H1366</a>		<a href="#">H7071</a>	<a href="#">H5045</a>			<a href="#">H0428</a>	<a href="#">H0669</a>	<a href="#">H8432</a>	

מנשה	וגבול	מנשה	מצפון	לנחל	ויהי	תצאתיו	הנחה:
मनश्शेको	अनि-सिमाना	मनश्शेको	उत्तरबाट	खोलाको	अनि-भए	यसका-अन्त्यहरू	पश्चिमतिर
<a href="#">H4519</a>	<a href="#">H1366</a>	<a href="#">H4519</a>	<a href="#">H6828</a>		<a href="#">H1961</a>	<a href="#">H8444</a>	<a href="#">H3220</a>

मनश्शेको सीमाना दक्षिण तिर कानाको बेंसीसम्म लगातार थियो। यो क्षेत्र मनश्शेका कुल समूहको थियो, तर शहरहरू एफ्रैमका मानिसहरूका थिए। मनश्शेको सीमाना नदीको उत्तर तर्फ थियो अनि यो पश्चिम तर्फ भूमध्य समुद्रसम्म फैलिएको थियो।

10	גובה	לאפרים	וצפונה	למנשה	ויהי	הים	גבול	ובאשר	יפגעון	מצפון
	दक्षिणतिर	एफ्राइमलाई	अनि-उत्तरतिर	मनश्शेलाई	अनि-भयो	समुद्र	यसको-सिमाना	अनि-आशेरमा	भेट्छन्	उत्तरबाट
	<a href="#">H5045</a>	<a href="#">H0669</a>	<a href="#">H6828</a>	<a href="#">H4519</a>	<a href="#">H1961</a>	<a href="#">H3220</a>	<a href="#">H1366</a>	<a href="#">H0836</a>	<a href="#">H6293</a>	<a href="#">H6828</a>

ובישקר	מזרח:
अनि-इस्साखारमा	पूर्वबाट
<a href="#">H3485</a>	<a href="#">H4217</a>

दक्षिण तर्फको भूमि एफ्रैमको थियो। अनि उत्तर तर्फको भूमि मनश्शेको थियो। भूमध्य समुद्र पश्चिमी सीमानामा थियो। त्यो सीमानाले उत्तरमा आशेरको भूमि अनि पूर्वमा इस्साकारको भूमिलाई छोएको थियो।

11

וּבְנוֹתֶיהָ	וַיְבַלְעֵם	וּבְנוֹתֶיהָ	בֵּית־שָׁאן	וּבְאֶשֶׁר	בִּישָׁשְׁכָר	לְמִנְשֶׁה	וַיְהִי
अनि-यसका-सहरहरू	अनि-यिब्लाम	अनि-यसका-सहरहरू	बेत-शान	अनि-आशेरमा	इस्साखारमा	मनश्शेलाई	अनि-भयो
<a href="#">H1323</a>	<a href="#">H2991</a>	<a href="#">H1323</a>	<a href="#">H1052</a>	<a href="#">H0836</a>	<a href="#">H3485</a>	<a href="#">H4519</a>	<a href="#">H1961</a>

וַיִּשְׁבִּי	וּבְנוֹתֶיהָ	עֵין־דֹּר	וַיִּשְׁבִּי	וּבְנוֹתֶיהָ	דָּאָר	יִשְׁבִּי	וְאֵת־
अनि-बासिन्दाहरू	अनि-यसका-सहरहरू	एन-दोर	अनि-बासिन्दाहरू	अनि-यसका-सहरहरू	दोरको	बासिन्दाहरू	अनि
<a href="#">H3427</a>	<a href="#">H1323</a>	<a href="#">H5874</a>	<a href="#">H3427</a>	<a href="#">H1323</a>	<a href="#">H1756</a>	<a href="#">H3427</a>	<a href="#">H0853</a>

הַנְּפֹתִים:	שְׁלֹשָׁת	וּבְנוֹתֶיהָ	מִגְדּוֹ	וַיִּשְׁבִּי	וּבְנוֹתֶיהָ	תַּעֲנֹךָ
उच्च-भूमिहरू	तीन	अनि-यसका-सहरहरू	मगिद्वोको	अनि-बासिन्दाहरू	अनि-यसका-सहरहरू	तानाखको
<a href="#">H5316</a>	<a href="#">H7969</a>	<a href="#">H1323</a>	<a href="#">H4023</a>	<a href="#">H3427</a>	<a href="#">H1323</a>	<a href="#">H8590</a>

मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा पनि शहरहरू पनि थिए। बेत्शान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मगिद्वो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे।

12

הַכְּנַעֲנִי	וַיִּזְאָל	הָאֵלֶּה	הָעָרִים	אֶת־	לְהוֹרִישׁ	מִנְשֶׁה	בְּנִי	יְכָלֹו	וְלֹא
कनानीहरूले	अनि-खोज्यो	यी	सहरहरू	—	निकाल्न	मनश्शेका	छोराहरू	सक्नुभएन	अनि-सकेनन्
	<a href="#">H2974</a>	<a href="#">H0428</a>		<a href="#">H0853</a>	<a href="#">H3423</a>	<a href="#">H4519</a>		<a href="#">H3201</a>	<a href="#">H3808</a>

הַזֹּאת:	בְּאֶרֶץ	לְשֹׁבֹת
यो	भूमिमा	बस्न
<a href="#">H2063</a>	<a href="#">H0776</a>	<a href="#">H3427</a>

मनश्शेका मानिसहरू ती शहरहरू परास्त गर्न समर्थ भएनन्। यसर्थ कनानी मानिसहरू त्यहाँ बसिरहे।

13

וְהוֹרֵשׁ	לְמֹס	הַכְּנַעֲנִי	אֶת־	וַיַּהֲנוּ	יִשְׂרָאֵל	בְּנִי	חֻזְקוֹ	כִּי	וַיְהִי
अनि-निकाल्ने	बेगारीमा	कनानीहरूलाई	—	अनि-राख्यो	इसाएलका	छोराहरू	बलिया-भए	जब	अनि-भयो
<a href="#">H3423</a>	<a href="#">H4522</a>		<a href="#">H0853</a>	<a href="#">H5414</a>	<a href="#">H3478</a>		<a href="#">H2388</a>		<a href="#">H1961</a>

ס	הוֹרִישׁוּ:	לֹא
—	निकालेनन्	नहोस्
	<a href="#">H3423</a>	<a href="#">H3808</a>

तर इसाएलका मानिसहरू शक्तिशाली भए। जब यस्तो भयो तब तिनीहरूले कनानका मानिसहरूलाई आफ्ना निम्ति काम गर्न बाध्य तुल्याए। तिनीहरूले कनानी मानिसहरूलाई त्यो भूमि छोड्न बाध्य तुल्याएनन्।

14

אֶחָד	גִּזְרָל	נִחַלָּה	לִי	נִתְּנָה	מִדְּוַעַ	לְאַמֵּר	וַיְהוֹשֻׁעַ	אֶת־	יוֹסֵף	בְּנִי	וַיִּדְבְּרוּ
एउटा	चिह्ना	उत्तराधिकार	हामीलाई	दिनुभयो	किन	भनेर	यहोशूलाई	—	यूसुफका	छोराहरू	अनि-बोले
<a href="#">H0259</a>	<a href="#">H1486</a>	<a href="#">H5159</a>		<a href="#">H5414</a>	<a href="#">H4069</a>	<a href="#">H0559</a>	<a href="#">H3091</a>	<a href="#">H0854</a>	<a href="#">H3130</a>		<a href="#">H1696</a>

וַיְהִי:	בְּרַכְּנִי	כָּה	עַד־	אֲשֶׁר־	עַד	רָב	עַם־	וְאֲנִי	אֶחָד	וַיְחַבֵּל
परमप्रभुले	आशीष-दिनुभयो-मलाई	यसरी	सम्मको	जुनले	सम्मको	ठूलो	जनता	अनि-म	एउटा	अनि-भाग
<a href="#">H3068</a>	<a href="#">H1288</a>	<a href="#">H3541</a>	<a href="#">H5704</a>		<a href="#">H5704</a>			<a href="#">H0589</a>	<a href="#">H0259</a>	

यूसुफका कुल समूहले यहोशूसित बात गरे र भने, “तपाईंले हामीलाई भूमिको एक भाग मात्र दिनुभयो। जब हामी यति धेरै संख्यामा छौं, परमप्रभुले ज्यादा संख्यामा आशीर्वाद दिनु भएको छ, कि सम्पूर्ण भूमिबाट हामीलाई एक भाग मात्र दियो?”

15

וּבְרֵאתָ	הַיְעָרָה	לְךָ	עָלָה	אֶתְּהָ	רַב	עַם־	אִם־	וַיְהוֹשֻׁעַ	אֶלְיָהֶם	וַיֹּאמְרוּ
अनि-फाँड्यो	जङ्गलतिर	तिम्रो-लागि	चढ	तिमीहरू	ठूलो	जनता	यदि	यहोशूले	तिनीहरूलाई	अनि-भन्यो
			<a href="#">H5927</a>					<a href="#">H3091</a>	<a href="#">H0413</a>	<a href="#">H0559</a>

אֶפְרַיִם:	הַר־	לְךָ	אֵין	כִּי־	וַיְהַרְפְּאוּם	הַפְּרִזִּי	בְּאֶרֶץ	שָׁם	לְךָ
एफ्राइमको	पहाड	तिम्रो-लागि	साँघुरो-छ	किनकि	अनि-रपाईहरूको	परिज्जीहरूको	भूमिमा	त्यहाँ	तिम्रो-लागि
<a href="#">H0669</a>	<a href="#">H2022</a>		<a href="#">H0213</a>			<a href="#">H6522</a>	<a href="#">H0776</a>	<a href="#">H8033</a>	

यहोशूले तिनीहरूलाई उत्तर दिए, “यदि तिमीहरूसित अति धेरै मानिसहरू भए तब माथि पहाडी भूमिको जङ्गलले भरिएको क्षेत्रमा जाऊ अनि त्यो भूमिको जङ्गल फाँडेर त्यसलाई प्रयोग गर्न सक्छौ। त्यो भूमि अहिले परिज्जी अनि रपाई मानिसहरूको हो। तर यदि एफ्रैमको पहाडी देश तिमीहरूका निम्ति अति सानो भए गएर त्यो भूमि लेऊ।”

16	וַיֹּאמְרוּ אֲנִי-בְנֵי יוֹסֵף	לֹא-יִמָּצֵא	לָנוּ	הָהָר	וַרְכֹּב	בְּרִזְלֵ	בְּכֹל-	הַכְּנַעֲנִי
	अनि-भने	पुरदेन	हाम्रो-लागि	पहाड	अनि-रथ	फलामको	सबै	कनानीहरूमा
	<a href="#">H0559</a>	<a href="#">H3130</a>	<a href="#">H4672</a>	<a href="#">H2022</a>	<a href="#">H7393</a>	<a href="#">H1270</a>	<a href="#">H3605</a>	

הַיָּשׁוּב בְּסֵמֶךְ	בְּאֶרֶץ-	הָעֵמֶק	לְאִשֶׁר	וּבְנוֹתֶיהָ	וּלְאִשֶׁר	בְּעֵמֶק	יִזְרְעֵאל:
बस्ने	भूमिमा	बेसीको	जसलाई	अनि-यसका-सहरहरू	अनि-जसलाई	बेसीमा	यिजेरलको
<a href="#">H3427</a>	<a href="#">H0776</a>	<a href="#">H6010</a>	<a href="#">H1052</a>	<a href="#">H1323</a>	<a href="#">H1323</a>	<a href="#">H6010</a>	<a href="#">H3157</a>

यूसुफका सन्तानले भने, “हाम्रो लागि पर्वतहरू प्रशस्त भूमि हुने छैन, तर हामी ती बेसीहरूलाई लिन सक्तैना कारण बेशानको नजिकै यिजेर बेसीमा बस्ने र वरिपरिका गाउँहरूमा बस्ने कनानीका रथहरू छन् (अनि हाम्रो छैनन्!)”

17	וַיֹּאמֶר יְהוֹשֻׁעַ	אֵל-	בַּיִת	יוֹסֵף	לְאִפְרַיִם	וּלְמִנְשֵׁה	לְאִמֶּנֶר	עַם-	רַב	אַתָּה
	अनि-भन्यो	कहाँ	घराना	यूसुफको	एफ्राइमलाई	अनि-मनशेलाई	भनेर	जनता	ठूलो	तिमीहरू
	<a href="#">H0559</a>	<a href="#">H3091</a>	<a href="#">H0413</a>	<a href="#">H3130</a>	<a href="#">H0669</a>	<a href="#">H4519</a>	<a href="#">H0559</a>			
	וְכֹחַ	גְּדוּלָּה	לְךָ	יְהוּיָה	לְךָ	גְּדוּלָּה	אַחַד:			
	अनि-शक्ति	ठूलो	तिमीहरूको	हुनेछैन	हुनेछ	तिमी-लागि	एउटा			
				<a href="#">H1961</a>	<a href="#">H3808</a>	<a href="#">H1486</a>	<a href="#">H0259</a>			

तब यहोशूले यूसुफ, एप्रेम अनि मनशेका मानिसहरूलाई भने, “तर तिमीहरू त्यहाँ अति धेरै छौ। अनि तिमीहरू अत्यन्त शक्तिशाली छौ। तिमीहरूले भूमिको एक हिस्सा भन्दा अधिक पाउनु पर्छ।”

18	כִּי	הָר	יְהוּיָה	לְךָ	כִּי-	יַעַר	הוּא	וּבְרֵאשִׁיתוֹ	יְהוּיָה	לְךָ
	किनकि	पहाड	हुनेछ	तिमी-लागि	किनकि	जङ्गल	यो-नै	अनि-फोड्यौ	अनि-हुनेछन्	तिमी-लागि
		<a href="#">H2022</a>	<a href="#">H1961</a>				<a href="#">H1931</a>		<a href="#">H1961</a>	

תָּזַק	כִּי	לֹא	בְּרִזְלֵ	רַכָּב	כִּי	הַכְּנַעֲנִי	אֶת-	תּוֹרִישׁ	כִּי-	תִּצְאָתוֹ
बलियो	यद्यपि	उनीहरूसँग	फलामको	रथ	यद्यपि	कनानीहरूलाई	—	निकाल्नेछौ	किनकि	यसका-अन्त्यहरू
<a href="#">H2389</a>			<a href="#">H1270</a>	<a href="#">H7393</a>			<a href="#">H0853</a>	<a href="#">H3423</a>		<a href="#">H8444</a>

הוּא: פ  
 — ז  
[H1931](#)

तिमीहरूले पहाडी देश लिने छौ। त्यो एक जङ्गल हो, तर रूखहरू काटेर त्यस स्थानलाई बस्नका निम्ति असल तुल्याउन सक्छौ। अनि त्यो सम्पूर्ण भूमि तिमीहरूको हुनेछ। कनानी मानिसहरूलाई त्यो भूमि छोड्न तिमीहरूले वाध्य तुल्याउने छौ। तिनीहरू बलिया र तिनीहरूसित शक्तिशाली हात हतियारहरू भएता पनि तिमीहरूले तिनीहरूलाई पराजित गर्नेछौ।”